

साहसी र निंदर महिला  
**डॉटी शेप्पर्फ**



जन्म : वि.सं. १९७९

मृत्यु : वि.सं. २०१९ भाद्र

## साहसी र निर्भर महिला : डॉटी शेर्पा

१०८

निरंकुश पंचायती व्यवस्थाको विरुद्ध वाममोर्चा र नेपाली कांग्रेस मिलेर संयुक्त जन आन्दोलन संचालन गर्ने निर्णय गरे पछि नेपाली जनतामा आशाको किरण पलायो । नेपाली जनता एकजुट भएर पंचायती व्यवस्थाको विरोधमा लडे । जनताको वलिदान पूर्ण प्रयत्नले पंचायती व्यवस्था २०४६ सालमा समाप्त भयो र वहुदलीय संसदीय व्यवस्थाको स्थापना भयो । वहुदलीय व्यवस्था ल्याउन भूमिका खेल्ने पार्टीका नेता तथा कार्यकर्ताहरुको जिल्ला जिल्लामा भ्रमणहरु शुरु भयो । म पनि विभिन्न जिल्लाहरुमा गएँ । यसै क्रममा म सोलुखुम्बु पुगेँ ।



- सुशिला श्रेष्ठ

क.मनकुमार गौतम र म नेकपा (एमाले) को तर्फबाट सोलुखुम्बु गएका थियौं । हामी सोलुको विमानस्थल फाप्लुमा ओर्लियौं । फाप्लु हिउँले टम्म ढाकिएको थियो । हिउँ टाढावाट हेर्दा राम्रो देखिए तापनि यसले चिसो भने बढाई दिएको थियो । तर सोलुखुम्बुका फूलमाला र अविर बोकेका उत्साहित जनताको मुहारले गरेको स्वागतले मनमा न्यानो संचार गरिदियो । त्यहाँ काठमाण्डौवाट नेताहरु आउने भनेर साथीहरुको ठूलै जमघट भएको थियो । हामी विमानस्थल छेउकै निमा शेर्पाको होटलमा वास वस्यौं ।

भोलिपल्ट फाप्लुमा खाना खाएर हामी जुलुसका साथ सल्लेरी बजार आयौं । मानिसहरुको जमात निकै ठूलो थियो । सल लेरी बजार जुलुसले परिकमा गरिसकेपछि आमसभामा परिणत भयो । जिल्लाका नेताहरुले सोलुका जन समुदायलाई संबोधन गर्नु भयो । मैले पनि संबोधन गरें । मैले संबोधन गर्दा सोलु जिल्लाकी संघर्षशिल छोरी डाँटी शेर्पिनीको चर्चा चलाएँ । पंचायत शासन कालमा एकलै मुद्दा खेपेर सामन्तिहरूको अन्याय अत्याचारको विरुद्ध संघर्ष गरेकी डाँटीको मैले सुनेका कुराहरुको चर्चा चलाए । उहाँको लासलाई लिखु खोलामा टुक्रा टुक्रा पारेर फ्याँकि उहाँको रगतले सप्तकोशी रंगिएको र डाँटीको रगत मिसिएको पानीले जमिन सिचिएको कथा सुनाएँ । हामी धेरैले त्यो कोशीको पानी पिउदा पनि डाँटीको रगत पिएका छौं । त्यसैले हामीले सामन्ती शासनलाई खतम गर्ने अभियानमा जुटेका छौं भनेर कुरा उठाएँ । तर मलाई पनि यसको

वारेमा छिपछिपे जानकारी मात्र थियो । त्यसैले मैले डाँटीको वारेमा जानकार कोहि महानुभाव उपस्थित हुनुहुन्छ भने विस्तृत जानकारी दिनु होला भनेर मन्चवाट अनुरोध पनि गरें ।

घाम अस्ताउन लागि सकेको थियो । आमसभाको कार्यक्रम सकियो । मानिसहरु तितर वितर हुन थाले । हुलवाट मानिसहरुलाई पन्छाउदै एकजना सेर्पा पहिरन पहिरेको बुढो मान्छे म तिर आए । मेरो हात च्याप्प समाउदै उहाँले भन्नुभो “नानी डाँटी थिइन् र उनी हाम्रै गाउकी चेली थिइन । उी सारै आँटी थिइ । तर मारे पापीहरुले उनलाई” । उहाँले एककै सासमा बताउनुभयो । मैले उहाँ जानकार व्यक्ति भएको अनुमान गरी हामी वस्ने दुंगो गरिएको वासस्थानमा लिएर गए । उहाँले विस्तारै वेलिविस्तार लागाउनुभयो । मैले ती सेर्पा बा को कुरा ध्यान दिएर सुने र डायरीमा टिपें । आफ्नो स्मरणमा भए जति कुरा उहाँले बताउनुभयो ।

“सोलुखुम्बु जिल्लाको पुलिका भन्ने गाउमा डाँटी पुन्ने शेर्पाकी कान्छी छोरीको रूपमा जन्मिनुभएको हो । डाँटी शेर्पाको तीन दिदि र एक भाइ गोल्बु थिए । जेठी लमे र माइली दिदिको विवाह भई सकेको थियो । साइली छोरी पुटी रोगी र कान्छी छोरी डाँटी चुम्बिनी ( शेर्पा धर्म अनुसार गुम्बामा वसी धर्म ग्रन्थ अध्ययन गरी आनी भएर वसेकी थिईन् ) भएर वस्ने भएको कारण अविवाहित थिईन । दुईवटा छोरी अविवाहित वसेकोमा वावु पुन्नेलाई चिन्ता थियो । त्यसैले डाँटी शेर्पिनीको बुवा पुन्ने गोचाले वाम्चे वेशीको राम्रो घडेरीबारी अविवाहित दुइ दिदीबहिनीलाई अंशको रूपमा लेखिएर । उक्त बारीमा पञ्चिस पाथी मकैको बीउ लाग्यो । सो बारी खेत विराउन सकिने थियो । त्यो जग्गा दिदीहरूलाई दिएको कुरा भाइ गेल्बु शेर्पालाई मन परेको थिएन ।

डाँटीको बुवाले दिदीहरूलाई बाबुले जग्गा दिएको कुरामा चित्त दुखाएको छ भन्ने कुरा गाउँको सामन्त मक्करध्वजले थाहा पाएको थियो । डाँटी शेर्पाको बाबुको देवशान भयो । बुवाको मृत्यूपछि भाई गेल्बु दिदीहरूसंग रिसाएको मक्करध्वजले थाहा पाए । मक्करध्वजले दिदीहरूसंग भाइ गेल्बु रिसाएको कुराको फाईदा लिने सोचाई बनायो । उक्त मौका छोपी आफ्नो विश्वासको मानिस लगाएर गेल्बुलाई घरमा भिकाए । दिदीहरूलाई बाबुले दिएको जग्गा

## प्रेरणादायी महिलाहरु

गेल्वुवाट कपाली तमसुक गरी मक्करध्वजले लिए । उत्त कपाली तमसुक मक्करध्वजको भदा पर्ने चरीकोट चिल्लाड वस्ने जनक वहादुर खड्काको नाउँमा जालसाजी गरी बन्दकी गर्ने नाममा राजीनामाको कपाली तमसुक गराई उत्त जग्गा आफ्नो कब्जामा पारे । गोल्वु निराक्षर भएको हुनाले के कस्तो कागजमा सहि गराए पत्तै पाएनन् । कागज गराईसकेपछि गेल्वुलाई पनि वेपत्ता पारीयो ।

सोलुखम्बुको चौलाखर्क गाउँमा मक्करध्वज वस्नेतको घर थियो । मक्करध्वज वस्नेतको छोराको नाम देवीध्वज हो । पुलिङ्ग र चौलाखर्क छिमेकी गाउँ हुन् । पहिला दुवै गाउँ सोलुखम्बु जिल्लामा पर्थे । हाल पुलिङ्ग ओखलढुंगा र चौलाखर्क सोलुखम्बु जिल्लामा पर्छन् । डाँटी शेपिनीलाई दिएको राम्रो जग्गामा धेरै अगाडिदेखि नै मक्करध्वज र देवीध्वज वस्नेतहरूको आँखा गडेको थियो । डाँटीले उनको भाईसंगसंगै गुम्बाका गुरुहरूसंग लेखपढ गर्न सिकेकी थिईन् । भाईले पढन मन गरेन । ऊ निराक्षर नै रह्यो । तर डाँटीले भने ध्यान दिएर पढिन् र मौकाको सदुपयोग गरिन् । डाँटीले राम्ररी लेखपढ गर्न जानेकी थिईन् । त्यसैले सामन्तहरूले उनलाई छक्याउन सक्दैन थिए ।

डाँटी शारीरिक रूपमा पनि हट्टाकट्टा जीउडाल भएकी अग्ली महिला थिईन् । यसो हेर्दा दुई तीन जना मान्छेलाई पछार्न सक्नेजस्तो लाग्थ्यो । उनी घरमा बुनेको खाँडीको दौरासुरुवाल र भोटिया टोपी लगाउथिन् । खाँडी कै पटुकी बाँधेर खुकुरी भिर्थिन् । उनी महिला कमजोर हुन्छन भन्ने कुरा पोशाकवाट प्रदर्शन हुने कुरालाई राम्रो ठान्दिन थिईन् । समाजले उनलाई कमजोर नठानुन् भनि पुरुषको पोशाक लगाउन मन पराउथिन् ।

डाँटी दयालु स्वाभावकी थिईन् । कोही विरामी भए विरामीलाई बोकेर अस्पताल वा भारफुक गराउन लान्थिन् । गरीवहरूलाई सहयोग गर्न चन्दा समेत उठाउथिन् । उनी गरीवहरुको रक्षा गर्न मन पराउथिन् ।

भाइ गेल्वुले मक्करध्वजलाई जग्गा राजिनामा गरिदिएको कुरा केही समय पछि डाँटीले थाहा पाइन् । उत्त जग्गा हडपे पछि डाँटी मक्करध्वजलाई जग्गा सुम्पेर चुचचाप बस्न तयार भइनन् । डाँटी मक्करध्वजको घरमा मेरो जग्गा भाइवाट किन लियौं भनि सोधपुछ गर्न गईन । उत्त दिन उर्दि

जारिगरी सिर्घवा गाउँमा बाटो खन्ने कार्य भइरहेको रहेछ । बाटोमा जादाजादै सोही बाटो खनेकै ठाउँमा मकरध्वजसंग भेट भयो ।

डाँटीले मकरध्वज र देवीध्वजलाई वडो शिष्ट तरिकाले नमस्कार गरि नम्रता पूर्वक “मेरो जग्गा भाइ गेल्वुवाट राजिनामा गरी लिनु भएको चर्चा सुने यो कुरा के हो भनि हजुरसंग बुझ्न आएको ” भनीन् । डाँटीले यति के मात्र सोधेकि थिई मकरध्वज र देवीध्वज दुवै वावुछोरा रिसले आगो हुदै डाँटीलाई निकै गाली गरे । उनलाई जग्गाको हक छोड्न अर्को कागज गराउन खोजे । तर डाँटी मानिनन् । बाटो खन्ने आफ्ना मान्धेहरू लगाएर डाँटीलाई समाई पटुकाले पाता कसेर उनीहरूको घर लगे । घरमा लगेर पनि कागज गराउन वल गरे । डाँटीलाई मकरध्वजको घरको थाममा बाँधेर तीन चार दिन राखे । त्यसरी बाँधेर राखेपछि डाँटीले गाली गरिन्, सरापिन् । डाँटीले धेरै गाली गरिन् भनेर मकरध्वज रिसाउदै माइली वुहारीलाई “डाँटी राँडी कति कराइर हन्छे, गूहूँ ल्याएर खुवाई दे” भनि अराए । डाँटीलाई सक्त कुटपिट गरि गूहूँ ख्याईदिए । डाँटी मरासान्न अवस्थामा पुगिन । गुम्बाको चुम्बिनी भएकीले “मरेपाप लाग्ला ” भनेर विश्वासिलो मानिस देवी वहादुर वस्नेतको गोली भन्ने गाउँको घरमा बोकाएर पठाए । देवी वहादुर वस्नेतले डाँटीलाई तीन चार महिना घरमा राखेर स्याहार गरे । कुटेको चोट पटक विस्तारै निको भयो ।

मकरध्वज गाउँको ठूलो सामन्त भएकोले वडाहाकिमलाई हात लिन गारो थिएन । वडाहाकिमको आदेशले उनी कहा पुलीस राखिएको थिए । मकरध्वजको आदेशमा पुलीसहरु परिचालित हुन्थे । डाँटी को स्वास्थ्य अलिक ठिक भएपछि ओखलदुंगा सदरमुकाममा गई मकरध्वज र देवीध्वजको नाममा जग्गा लुट र कुटपिट सम्बन्धि नालिस हालिन् । डाँटी आफू अन्यायमा परेको कुरा लिएर अदालतको ढोका ढकढकाउन पुगिन् । गाउँका चुनौती रहित रजाई गरि रहेका सामन्त मक्करध्वजलाई डाँटीले मुद्दा हाल्ल गएको थाहा पाए पछि खपि नसक्नु भयो । गाउँकी शेपिनी आईमाईले आफूसंग जोरी खेलेकोमा रिसले आगो भए र डाँटीको मुद्दा नलिन अदालतमा उर्दि दिए ।

ओखलदुंगा अड्हामा मुद्दा नलिए पछि धनकुटा गौडामा मुद्दा हालिन । धनकुटा अदालतले डाँटीलाई मुद्दा हरायो । त्यसपछि उनले सर्वोच्च

## प्रेरणादायी महिलाहरू

अदालतमा न्याय मार्गन आइन् । सोही समयमा ओखलदुंगाको वडाहाकिम क्षेत्र प्रताप थापा थिए । ओखलदुंगा जिल्लावाट बुद्धिजीवी सम्मेलनमा प्रतिनिधि केन्द्रमा पठाउनु पर्ने आदेश २०१४ सालतिर वडाहाकिमलाई आयो । वडाहाकिमले उत्तर सम्मेलनमा देवीध्वजबस्नेतलाई बुद्धिजीवी सम्मेलनको केन्द्रिय प्रतिनिधि बनाएर काठमाण्डौ पठाउने निधो गरे । वडाहाकिमको निर्णयप्रति जिल्लावासीहरु धैरे असन्तुष्ट भएका थिए । डाँटीले यस्तो मौका गुमाउन तयार भईनन् । देवीध्वजजस्तो शोषक सामन्तलाई बुद्धिजीवी सम्मेलनमा प्रतिनिधि बनाएर पठाउनु अनुचित भयो भन्दै उनको नेतृत्वमा ठूलो विरोध भयो ।

देवीध्वज माला लगाएर अविरले रातै रंगिएर ठूलो साइत गरी बुद्धिजीवी सम्मेलनको प्रतिनिधि भएर ओखलदुंगावाट काठमाण्डौ हिडें । देवीध्वजलाई विदाई गर्न निकै मानिसहरु भेला भएका थिए । बाटोमा फूल माला र अविर लगाएर विदाई गर्ने मानिससंगै डाँटीले खरानी धसीदिएर विदाई गरिन् । डाँटीको खरानी देवीध्वोजको अनुहार र जीउमा परेपछि साईत विग्रियो भनेर डाँटीलाई गाली गर्दै घर फर्किए । डाँटीलाई सुरक्षा कानुन अन्तरगत पुलिस लगाएर पक्राए । देवीध्वज भोलिपल्ट विहानै काठमाण्डौ रमाना भए ।

पंचायती शासन कालमा यस्ता घटना सामन्तहरुको अधिकार जस्तै हुन्थ्यो । यस्ता कुराको सामाजिक सुनुवाई हुने कुरै थिएन । तर, यी सबै कुरा हुदाहुदै पनि डाँटी एकलै सामन्तले गरेको अन्याय अत्याचारको विरुद्ध जुज्जै संघर्षमा उत्रिईन् । डाँटीमा प्रतिशोधको भयानक ज्वाला दन्किएको थियो । मकरध्वज र देवीध्वोजलाई जहाँ भेटे पनि डाँटीले वेईज्जत गर्न थालिन् ।

सामन्त मक्कर ध्वजको अगाडी डाँटी अजंगको पहाड भएर उभिएकी थिईन् । त्यसरी सार्वजनिक रूपले वेईज्जति गरेको हुनाले देवीध्वज रिसले आगो भयो र डाँटीलाई मार्ने योजना शिघ्र कार्यन्वयन गर्ने अठोट गर्न थाल्यो ।

सम्मेलन सकेर देवीध्वज गाउ फर्कदा डाँटी छुट्ने वेला भएको थियो । मक्करध्वज र देवीध्वज मिलेर एउटा जाल बुने । डाँटी छुट्ने दिन र अमेछाप जिल्ला वास्ती वस्ने पदम वहादुर कार्की र निजकै जेठानी दिदीका छोरा जनक वहादुर कार्की ( जो चोरी डाका गर्ने पेशाका मानिस थिए )

उनलाई विभिन्न प्रलोभन देखाई मकरध्वज र देवीध्वजको विरोधी भएको वहाना गरी डाँटीको घनिष्ठ मित्र बनाई, डाँटी छुट्ने दिन भेट्न पठाए ।

पदम बहादुर कार्की र जनक बहादुर कार्की दुवैले डाँटीलाई भेटी आफूलाई मकरध्वज र देवीध्वजले ऋण लिएको रकमको डबल तेवर तिरी सक्दा पनि ऋण चुक्ता गरिसकेको छैनौ भन्छन् भन्दै खुव दुःख दिएको गुनासो गरे । तिमी हामी दुवै मिलेर मकरध्वज र देवीध्वजको विरोधमा लडनु पर्छ, भनेर उकासे । सारै सरल र सोभी स्वभावकी डाँटीले साँच्चै पुरै विश्वास गरीन । उनीहरुले डाँटीको मिलेमतोमा मकरध्वजको हुडा भन्ने बारीको मकै वाली स्थानिय मानिस लगाएर लुट्ने योजना बनाए । त्यही बारीको मकै लुटेको मौकामा डाँटीलाई मार्ने योजना मकरध्वज र देवीध्वजले बनाएका थिए ।

उक्त कुरा डाँटीको सम्बन्धित शोर्पा जातको मानिसले थाहा पाए । डाँटीलाई तुरुन्तै एकान्तमा बोलाएर पदम बहादुर कार्की र जनक बहादुर कार्की दुवै मकरध्वजको डाका डकैत गर्ने पेशेवर मतियार हुन । तिमीलाई फसाउने उनहरुको योजना छ । त्यस्ता खराव पेशा गर्ने मानिससंग संगत गरी नहिंड । उनहरूलाई विश्वस नगर । तिमीलाई तिनीहरुले कहिले भलो चिताउदैन भनी संझाए । तर डाँटीले विश्वास गरिनन् । मकै लुटन मानिसहरू भेला भए, तर मकरध्वजको षडयन्त्र भएको कुरा डाँटीले थाहा पाई र उक्त योजनालाई कार्यन्वयन गरिनन् ।

उक्त दिन मकरध्वज बन्दुक लिएर गएको देखेर डाँटी छागोवाट खसेको जस्तो भइन् । छिरिड तेन्जिड पनि बन्दुक बोकेर डाँटीलाई बचाउन उपस्थित थिए । त्यस्तो दुर्घटनावाट बचाएकोमा उहाँले उक्त शोर्पा र छिरिड तेन्जिडलाई धन्यवाद दिइन् । उनी अभ सतर्क भएर हिड्ने र व्यवहार गर्न थालीन् । सोलुखम्बुको पंचायती व्यवस्थाका तात्कालिन नेताहरू छिरिड तेन्जिड र मकरध्वज हुन् । तर ति दुवै नेताहरू एक आपसमा विरोधि पनि थिए । त्यसले गर्दा मकरध्वज र देवीध्वोजले डाँटीलाई बेइज्जत गर्ने र धेरै पटक मार्ने प्रयत्न गरे पनि छिरिड तेन्जिड र उनका मानिसहरूले बचाए ।

यो २०१५ साल तिरको कुरा हो । डाँटी काठमाण्डौमा आएकी थिईन् । एक दिन कालिकास्थानमा डाँटीले देवीध्वजलाई भेटी दुई हात जोडेर

## प्रेरणादायी महिलाहरु

“मामा नमस्कार” भनिन् । नजिकै आए पछि “मलाई नरक ख्वाईस्” भनेर दुई हातले कठालो समाइ लच्छार पछ्चार पारिन् । देवीध्वज जस्तो ठूला बडा मानिसलाई हात पात गरेकोमा डाँटीलाई चारखाल पुलिस अडामा राखे । देवीध्वजपनि संगसंगै थिए । डाँटी कोटको गोजीमा पत्रिका बोकेर हिँडिधिन । पत्रिकाले गुँ सोरेर ल्याई र देवीध्वजको मुखमा “म धर्मको मान्छेलाई बाधेर गुँ ख्वाईस्, कुटेर मेरो करड भाचिस्” भन्दै गुँ दली दिई । त्यस वेला नेपाली काग्रेसको मन्त्री देवान सिंहलाई भनाएर देवीध्वजत्यहीं दिन वेलुका छुट्यो । तर देवीध्वज घर (ओखलदुंगा) तिर गए पछि मात्र डाँटी छुटीन् ।

डाँटीले जिल्लाका साथै सर्वोच्चमा पनि मुद्दा हारिन् । सर्वोच्च अदालतमा मुद्दा हारेपछि न्याय खोज्न एकाविहानै राजदरवारको ढोका अगाडि गइन् । राजा महेन्द्रबाट न्याय पाउछु भन्ने विश्वास डाँटीको मनमा थियो । ढोकेलाई राजा महेन्द्रसंग भेटाई दिन अनुरोध गरिन् । तर डाँटीको गुहारलाई ढोकेले सुनेको नसुने भै गरिदियो । त्यसबखत राजालाई भेटन कहाँ त्यति सजिलो थियो र ? डाँटीको मनमा एउटा उपाय आयो । त्यहाँ खरीको ठूलो रुख थियो । तुरुन्तै त्यस रुखमा चढिन् । आफ्नो कम्मरको पटुकी खोलिन् । त्यसको पासो बनाईन् र घाँटीमा लगाइन् । “राजाको दर्शन पाऊ, हैन भने यहि भुण्डएर मर्छु” भनेर कराउदै ढोकेलाई दवाव दिईन् । सिपाहीहरु आएर “घाँटीको पासो खोल, हामी तिमीलाई राजासंग भेट गराउछौं” भनि रुखबाट ओराले । तर उनीहरुले राजासंग भेट गराएनन् । उल्टै उनलाई बौलाही भनेर त्यहाँवाट लखेटे ।

राजालाई आफू अन्यायमा परेको कुरा सुनाएर न्याय पाउने ठूलो आशा थियो डाँटीको । राजासंग भेट गर्ने कुरामा पनि धोका भयो डाँटीको । डाँटी राजासंग भेट्ने जुक्तिको खोजीमा लागिन् । उनेले कुनै उपाय पाइरहेकी थिईनन् । त्यसैवेला राजाको पश्चिमाञ्चल भ्रमण हुदैछ भन्ने कुरा डाँटीले सुनिन् । राजा महेन्द्र पश्चिमाञ्चल सवारी हुनु भन्दा अधि नै रिडी पुगिन् । रिडीमा राजाको घोडामा सवारी थियो । पहरेदारहरूको विचवाट डाँटी रुदै “सरकार अन्यायमा परे” भन्दै राजाको घोडाको लगाम समाउदै बाटो छेक्न पुगिन् । घोडाको लगाम समाउदै आफू अन्यायमा परेको बृतान्त राजालाई सुनाउन थालिन । आफ्नो कुरा सुनाई सकदा नसक्दै उनलाई पुलिसले हटाई हाले ।

डाँटीको चाल ढाल देखेर सबै अगौठो मान्थे । उनलाई धेरैले “हावा खुस्केको” “बौलाही” भन्थे । पुलिसहरूले “किन दौरा सख्तवाल लगाएकी” भन्दै जिस्काउदा “हावा खुस्केकोले बन्द गरेको” भनि दिन्थी ।

अब डाँटीको कुरा सुनि दिने मानिस नेपाल (काठमाण्डौ)मा कोहि पनि भएनन् । उहाँले गाउँ नै फर्किने योजना बनाईन् । डाँटी गाउँ फर्कदै गरेको कुरा मक्करध्वजले थाहा पाए । मकरध्वज ले डाँटीलाई बाटोमा मार्ने निधो गरे । तर डाँटीको जिउ डाल र साहस देखेर एक दुई जनाले आक्रमण गर्न आँट गर्दैन थिए । २०१७ सालमा पंचायती व्यवस्थाको आगमनले गाउँका ठालूहरुको मनोबल बढेको थियो । मकरध्वज सोलु र ओखलदुंगाको सामन्ती रजौटा नै थियो । उनीहरुको चिठ्ठीको भरमा सबै काम हुन्थ्यो । मकरध्वज र देवीध्वजलाई डाँटीले जहाँतहाँ वेर्इज्जत गर्ने भएको हुँदा उनीहरुले डाँटीलाई मार्ने योजना बनाए । त्यो कुरा डाँटीले चाल पाएकि थिइन् । तर मकरध्वजले मार्छ भनेर डराएर बसी रहिनन् पनि । त्यसबेला ओखलदुंगावाट काठमाण्डौ आउन महिना दिन हिड्नु पर्थ्यो । उनी बाटोमा हिड्दा दुंगामा लेख्दै हिड्थिन् - “यदि म हराएँ भने वा मरें भने म आफ्नो काल गतिले मरेको हुने छुईन । मलाई मकर ध्वज तथा देवीध्वजले मारेका हुनेछन् । तपाईं गाउँलेहरुले उनहरुलाई मेरो हत्यारा भनी पकाउ गरी सजाय दिनु होला । यिनीहरुले मलाई आफ्नो कालगतिले मर्न दिने छैनन् । ”

सिरूवा, गोली, भूसिंगा र रावादोलुको गा.वि.स. विचमा पर्ने खोलाको पुल बनाउन उक्त गा.वि.स.का जनताहरुको हस्ताक्षर गराउन डाँटी सक्रिय भएर लागिन् । उक्त हस्ताक्षर लिएर काठमाण्डौ आएर योजना पार्न डाँटी घर वाट हिडिन । डाँटी लिखु खोलाको किनार कोरूण्डा गाउँको जनकको घरमा वास वस्न पुगिन् । उन आफ्नो सुरक्षार्थ जुनसुकै घरमा वास वस्तिन थिईन् । उहाँको वास वस्ने घर निश्चित हुने गर्थ्यो । सोही दिन बेलुका पदम वहादुर पनि जनकको घरमा आईपुगे ।

डाँटीले खाजा सामल बोक्ने भरियाको रूपमा आफ्नो जग्गा कमाउने मानिस साथ ल्याएकी थिइन् । बेलुका बेलैमा डाँटीलाई जनकको घरमा छाडेर भरिया बाबुको श्राद्ध भएकोले विहानै आईपुग्ने सर्तमा घर फर्किए । डाँटीले

## प्रेरणादायी महिलाहरु

नभएको सबैरै उठेर गई सकेको कुरा बताए । भरियाले विश्वास गरेर आफ्नो भारि बोकि अनौठो मान्दै बाटो लागे । डाँटी भरियालाई छोडेर कहिले पनि त्यसरी हिडैन थिइन् । भरिया मनमा विभिन्न तर्कना गर्दै बाटोमा भेटिने मानिसहरुलाई सौधै हिडें । तर वटुवाहरु कसैले पनि भेटेको कुरा बताएनन् । काठमाण्डौ जादाँ आउँदा डाँटी पस्ने संभावित सबै घरहरूमा भरिया खोज्न गए । अमृत कार्कीको घरमा देखा नपरि बाटो काट्दैन थिए । त्यहाँ पनि “आएको छैन” भने पछि भरिया गाउँ फर्केर डाँटी हराएको खबर गाउँमा डाँटीकी दिदीहरुलाई गच्यो ।

डाँटी गाउँवाट हिडेको तर नेपाल (काठमाण्डौ)मा नपुगेको खबर डेलो सरी गाउँ भरी फैलियो । चारैतिर उहाँको खोजि भयो । डाँटीको दिदी पुष्टि डाँटीलाई खोज्न काठमाण्डौसम्म आईन तर उनलाई भेटिनन् । डाँटीको दिदीहरु र गाउँलेले डाँटीलाई खोजे । तर उनलाई फेला पार्न सकेनन् । साँच्चै डाँटी हराईन्, सधैंकालागि हराईन् । गाउँलेहरुले र डाँटीका दिदीहरुले मकरध्वज र देवीध्वजहरुलाई नै शंका गरे ।

डाँटीकी दिदी लमे ओखलदुंगा अदालतमा डाँटी हराएको र खोजिकोलागि सहयोग माग्न उजुर गर्न गईन । तर मकरध्वजहरुले अड्डाका कर्मचारीहरुलाई हात लिईसकेको हुनाले अदालतले उजुर लिन मानेन । अदालतले उजुर दर्ता गर्न नमाने पछि उक्त कुरा उल्लेख गर्दै रामेश्वाप अड्डा, ओखलदुंगा अड्डा र राजाकोमा समेत तीन प्रति हुलाकवाट रजिष्टरी गरी उजुरी पठाईन् ।

दिन सधै उस्तै रहदैन । परिस्थिति परिवर्तन भईरहन्छ । एक कान दुई कान गर्दै कुराहरु वाहिर आए । पछि गाउँलेहरुले मकरध्वजको सन्तान तथा जनक र पदमलाई शंका गरे ।

लमेले दिएको रजिस्टरी उजुरी राजा महेन्द्रले पाए । राजाले उजुरी पढेपछि रिडीमा एउटा महिलाले आफू चढेको घोडाको लगाम समाएको घटना संभिक त्यहि महिला हो की ? भनी शंका गरी साँच्चै त्यो महिला अन्यायमा परेको हो कि भनि राजाले टोली गठन गरी मुद्दा हेरी दिने भन्ने आदेश दिनका

## प्रेरणादायी महिलाहरु

दुईवटा कुकुरको छाउरा पनि काठमाण्डौमा आफन्तलाई कोसेली दिन बोकेकी थिईन् ।

उनी वेलुकाको खाना खाइसकेर तलामाथि सुल्ले तरखर गर्दै थिईन् । त्यसैबखत पदम बहादुर पातमा कुराउनी लिएर तलामाथि आएँ । उक्त कुरा उनीमा विष हालेको छ भन्ने कुरा डाँटीले पत्तै पाउन सकिनन् । उहाँले पदम बहादुर र जनकलाई साहै विश्वासिलो मानिस बनाइसकेको थियो । त्यसको फाईदा लिएर मकरध्वज र देवीध्वोजको योजना मुताविक डाँटीलाई पदम बहादुरले उक्त विष हालेको कुराउनी खान विशेष आग्रह गरे । डाँटीले पहिला खान मानिनन् । धेरै कर गरेपछि “भै हाल्यो त” भनेर मन राखिंदिन मन नलागि नलागि अलिकति कुराउनी खाईन । विष हालेको कुराउनी खाएपछि उनलाई असर गच्यो । जनक र पदमको यस्तो योजना उनलाई थाहै भएन । उनी रन्धनिदै “मलाई वेताल पन्चो ” भनेर कराउन थालिन् । उनले वान्ता गर्न थालिन । उक्त वान्ता खाएर दुईवटै कुकुर पनि मरे ।

त्यसैबेला डाँटीको टाउकोमा पछाडीवाट कोदालीको पासोले हान्यो । तर डाँटी एक चोटले के मर्थिन र ? उनी टाँडको भ्यालवाट कोठेवारीमा हाम फालीन । देवीध्वजका मानिसहरू जनक र पदम पनि त्यहिं आए । डाँटीलाई विषको असरले छोडेको थिएन । अन्धकार रात थियो । उनले उम्कन प्रयास गरिन, तर सकिनन् । उनहरुको मुठभेड भयो कोठेवारी माडियो । डाँटीलाई काट्दा केराका धेरै थामहरु काटिए । त्यस गाउँमा धामी बसेको हुनाले डाँटीको गुहारको आवाज कसैले पनि सुनेनन् । धामीको ढ्याङ्ग्रोसंगै डाँटीको आवाज विलायो । ज्यानमाराहरुले डाँटीलाई टुक्रा टुक्रा पारी काटे र राती नै लिखु खोलामा फ्याकिदिए । खोलामा भदौको भेल थियो । त्यहिं भेलमा डाँटीको गठिलो शरिर विलिन भयो । उनीहरुको डाँटीलाई मार्ने योजना सफल भएकामा दंग पढै आ-आफ्नो वाटो लागे ।

एकाविहानै भारी बोक्ने मानिस श्राद्ध सकेर डाँटीलाई छोडेको जनकको घरमा आईपुगे । त्यहाँ डाँटीलाई देखेनन् । आफ्नो भारी मात्र राखेकै ठाउँमा जस्ताको तस्तै थियो । जनकको घरमा जनकको आमा, जनकको गर्भवती पत्नी मात्र थिए । भरियाले उनीहरुलाई सोध्ये । तर विहानै उनीहरु उठदा डाँटी

## प्रेरणादायी महिलाहरु

साथै ओखलदुंगा र रामेछाप दुवै तिरवाट पनि उक्त मुद्दा हेरि दिई कार्वाहीलाई अगाडि बढाउन आदेश दिए ।

उक्त आदेश बमोजिम ओखलदुंगावाट सर्जिमिनकालागि डोर वाम्चे पठाईयो । डोरमा खटिएका मानिसहरु वाम्चेमा थर्पू हालेर बसे । त्यसै बखत मक्करध्वजले विचारी, हल्दार र पुलिसहरूलाई आफ्नो घरमा खाना खाजा खाने बन्दोवस्त सहित वुईगलमा लुकाएर राखे । त्यसपछि डाँटीको पक्षमा बोले बाम्चेको अध्यक्ष देव बहादुर कार्की, हरि बहादुर कार्की, मोहन बहादुर कार्की आदीलाई सर्जिमिन गर्न जान अघि मक्करध्वजको घरमा बोलाए । मक्करध्वजले पुलिसहरूलाई वुईगलमा लुकाएर राखेका थिए । उनीहरूले नम्बर टिपेको १८०० (अठार सय रुपैयाँ) दिई पैसा सहित धुस दिएको अभियोगमा डाँटीका मानिसहरूलाई पक्राउ गरे । डाँटीको पक्षवाट सर्जिमीन गर्न मुल मानिसहरु नपुगे पछि उनहरूले एकलौटी आफ्नो पक्षमा सर्जिमिन गराए ।

रामेछापवाट सर्जिमिन गर्न डोर रावादोलु खटाईए । सर्जिमिनमा “डाँटीले जनकलाई गाई पाल्न दिएको थियो । वेलुका जनकको घरमा डाँटी पुगेकी थिइ । पदम र डाँटी बासको घ्याङ्गमा कुरा गाँदै थिए” भनि व्यान दिए । सर्जिमिनले डाँटी, जनक र पदम संगै भएको कुरा व्यक्त गच्यो । तर उनीहरु मिल्ने साथी भएकाले “डाँटीलाई मारेको शंका लाग्दैन” भने । “मुद्दा हेरि दिने” राजाको आदेशवाट बनेको प्रसिक्यूटरलाई जनकको आमा र पत्नीले साविकको व्यान दिए । प्रसिक्यूटर डाँटीलाई मारेको किटान गच्यो । त्यही सर्जिमिनको आधारमा डाँटीलाई मारेको अभियोगमा डाढठा धामी, मक्करध्वज, देवीध्वज, जनक, पदम र जनकको श्रीमती पक्राउ परे । उनीहरूले मुद्दा ढिसमिस गर्न निकै कोशिस गरे । सर्वोच्च अदालतले लास नभेटीएको भनि पक्रिएका मानिसहरूलाई छोडे । उनीहरु काठमाण्डौमा नै लुकेर बसे । तर लमेले पुन राजा महेन्द्र जिरीमा सवारी भएको वेलामा अपराधिहरु फेरि छुटे भनि उजुरी गरेपछि मात्र जन्म कैदको फैसला गच्यो । डाँटीका दिदीहरू र गाउँलेहरुका साथै पनि भएकोले हत्यारालाई जेल सजाय गराउन सफल भए । मक्करध्वज र जनककी श्रीमती जेलमा नै मरे । देवीध्वज, पदम र डाढठा धामी १० वर्षको सजाय काटेर २०२८ साल तिर छुटे ।

## प्रेरणादायी महिलाहरु

शेर्पा वाले डाँटी शेपिनीको कथा सकदा साँझ ढल्कसकेको थियो । मैले मूर्ति जस्तो भएर डाँटीको बहादुरीको कथा सुनेँ । मैले शेर्पा बालाई धन्यवाद दिएँ र गरुँगो मनले विदा गरेँ । म गम्भिर भएँ । मलाई वेलुका खाना खान पनि मन लागेन । म सौँचाईमा डुवेँ । एउटा महिलाले आफू अन्यायमा परेको कुराको उठान गर्न हिजोको समाजमा कति कठिन थियो । आज कल्पना गर्दा पनि डर लाग्छ । त्यो रात आँखामा निद्रा पनि राम्री परेन, छटपटीका साथ रात वित्यो । अहिले पनि महिलाहरुलाई सहासका साथ अगाडि बढन कठिन छ धेर चुनौतीहरुको सामना गर्नु पर्छ । चुनौतीलाई अवसर ठान्दै महिलाहरु अगाडि बढनुपर्छ । त्यस्ता कैयौं साहसी र वीरइगना महिलाहरु ठूलावडा भनाउदा सामन्तहरुको अन्यायको विरुद्धमा लडिरहेका होलान् । उनीहरु लडदा लड्दै मृत्यु वरण गरेका होलान् । डाँटीले भै सहयोगको हात र साथहरुको अपेक्षा गरि रहेका होलान् । उनीहरुको इतिहास खोजेर प्रकाशमा ल्याउनु पनि हाम्रो आजको जिम्मेवारी हो । ‘पुरानो डायरी खोतल्दा पाएको टिपोटलाई यसै सिलसिलामा प्रस्तुत गर्ने जमर्को गरेकी छु ।’

